



लोक सेवा आयोग

दिपायल कार्यालय



राजपुर, डोटी

लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. ५२/०७८-७९, मिति : २०७८।१२।१७

लोक सेवा आयोग केन्द्रीय कार्यालयको देहाय अनुसारको रा.प.तृतीय श्रेणी (प्राविधिक) तर्फको तपसिलमा उल्लेखित पदको दिपायल परीक्षा केन्द्र राखि Online बाट दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम:

क्र. सं.	विज्ञापन नं.	पद, सेवा, समूह, उपसमूह र श्रेणी	पत्र	परीक्षा मिति र समय	रोल नं.	परीक्षा भवन
१.	१७३३६-१७३३९/ ०७८-७९ (खुला तथा समावेशी)	विद्यालय निरीक्षक, नेपाल शिक्षा, शिक्षा प्रशासन, निरीक्षण, रा.प. तृतीय	प्रथम (वस्तुगत बहुबैकल्पिक) द्वितीय (विषयगत) तृतीय (विषयगत)	२०७८।१२।२७ गते दिनको २:०० बजे (१ घण्टा ३० मिनेट) २०७८।१२।२८ गते दिनको २:०० बजे (३ घण्टा) २०७८।१२।२९ गते दिनको २:०० बजे (३ घण्टा)	यस विज्ञापनमा दिपायल केन्द्र राखि दरखास्त स्वीकृत भएका सबै उम्मेदवारहरू	श्री लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटीको परीक्षा हल

द्रष्टव्य १:

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा अनिवार्यरूपमा प्रवेशपत्र साथमा लिई परीक्षा संचालन हुनु भन्दा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ । परीक्षा भवनबाट प्रवेशपत्र वितरण गरिने छैन ।
- परीक्षा भवनमा झोला, मोवाइल, क्याल्कुलेटर तथा अन्य विद्युतिय सामग्रीहरू लैजान निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ । वस्तुगत बहु वैकल्पिक प्रश्नको उत्तर दिँदा Capital Letter मा (A,B,C,D) लेख्नु पर्नेछ ।
- परीक्षार्थीले परीक्षा दिन आउँदा सम्बन्धित निकायबाट जारी भएको प्रवेश-पत्र सँगै नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र अनिवार्य रूपमा लिई उपस्थित हुनु पर्नेछ ।

द्रष्टव्य २:

संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड, २०७७ (तेस्रो संशोधन) अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरूको पूर्ण रूपमा पालन गर्नु पर्नेछ ।

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
- परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कदा र शौचालय प्रयोग गर्दा भिडभाड नगरीकन एकआपसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी भौतिक दूरी कायम गर्नुपर्नेछ ।
- परीक्षार्थीहरूले समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन । परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालन गर्नुपर्नेछ ।
- उम्मेदवारले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको Website मा गई विद्युतीय माध्यमबाट कोभिड सम्बन्धि स्वयं घोषणा फाराम भर्नु पर्ने छ ।
- कोभिड-१९ (COVID-19) संक्रमित उम्मेदवारहरूको लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०९४-४४०१४७ वा ०९४-४४०१७८ मा सम्पर्क गरी वा इमेल dipayal@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनु हुन सुचित गरिन्छ ।

निरोज बस्नेत
शाखा अधिकृत

बिष्णु पौडेल
उपसचिव